

आफना खोपसम्बन्धी अधिकारहरूको बारेमा जान्नुहोस्

01

**COVID-19 को खोप
पाउनका लागि तपाईंले बिमा
वा कुनै SSN प्रदान गर्नुपर्ने
आवश्यकता हुँदैन।**

तपाईंसँग बिमा वा कुनै सोशल सिक्योरिटी नम्बर (SSN) छैन भने पनि तपाईंलाई खोप नदिन मिल्दैन। राज्यको आइडीको आवश्यकताबारे थप जान्न आफ्नो स्थानीय-समुदायमा आधारित संघसंस्था वा स्वास्थ्य विभागसँग सम्पर्क गर्नुहोस्।

02

**COVID-19
को खोप संयुक्त राज्य
अमेरिकामा बस्ने
सबैजनाका लागि निःशुल्क
रूपमा उपलब्ध रहेको छ।**

स्वास्थ्य सेवा प्रदायकहरूले तपाईंबाट न त खोपको शुल्क लिन सक्नेछन्, न कुनै प्रशासनिक शुल्क, को-पे वा को-इन्श्योरेन्सको शुल्क नै लिन पाउने छन्।

थप सहायताका लागि, आफ्नो स्थानीय-समुदायमा आधारित संघसंस्थामा सम्पर्क गर्नुहोस्।

तपाईं कुनै संघसंस्थासँग जोडिन चाहनुहुन्छ भने कृपया covid@apiahf.org मा हामीसँग सम्पर्क गर्नुहोस्।

थप स्रोतसाधनहरूका लागि कृपया

AA-NHPIHealthResponse.org मा सम्पर्क गर्नुहोस्



This resource is supported by the Centers for Disease Control and Prevention of the U.S. Department of Health and Human Services (HHS) as part of a financial assistance award totaling \$5,117,633 with 100 percent funded by CDC/HHS.

The contents are those of the author(s) and do not necessarily represent the official views of, nor an endorsement, by CDC/HHS, or the U.S. Government.

तथ्यहरू जान्नुहोस्:

खोप लगाउने

गर्ने:

- खोप लगाउनुहोस्! तपाईंको परिवार र समुदायका साथी सदस्यहरूको सुरक्षा गर्नका लागि यो काम महत्वपूर्ण छ।
- तपाईंलाई पहिले नै COVID-19 भइसकेको छ भने पनि, यदि तपाईंमा अहिले कुनै लक्षण देखिएको छैन भने तपाईंले खोप लगाउनुपर्छ।
- पहिलो खुराक प्राप्त गरेपछि पनि मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने प्रक्रिया जारी राख्नुहोस्।

नगर्ने:

- लागतको बारेमा चिन्ता नमान्नुहोस्। सबै खोपहरू निःशुल्क छन्।
- आफ्नो आप्रवासीको अवस्थाले गर्दा खोपबाट वञ्चित नहुनुहोस्। तपाईंले खोप प्रदायकलाई आफ्नो सो अवस्था स्पष्ट पार्नुपर्ने हुँदैन। खोपको आवश्यकता भएको हरेक मानिसले खोप प्राप्त गर्न सक्छ।
- खोपबाट सुरक्षाको बारेमा गलत जानकारीमा नपर्नुहोस्। COVID-19 का खोपहरू सुरक्षित र प्रभावकारी छन्।

थप सहायताका लागि, आफ्नो स्थानीय-समुदायमा आधारित संघसंस्थामा सम्पर्क गर्नुहोस्। तपाईं कुनै संघसंस्थासँग जोडिन चाहनुहुन्छ भने कृपया covid@apiahf.org मा हामीसँग सम्पर्क गर्नुहोस्।

थप जानकारीका लागि कृपया

AA-NHPIHealthResponse.org मा सम्पर्क गर्नुहोस्

